

## पोखरा महानगरपालिका कृषि महाशाखाको आयोजनामा संचालित (मिति : २०७५ असार २४)

### सरोकारवाला बीच कृषि बजारीकरण सम्बन्धि कार्यशाला गोष्ठीमा उठेका सवालहरु संकलन

#### उत्पादक कृषकका समस्याहरु

- उत्पादन योग्य जमिनको अभाव
- उन्नत तथा गुणस्तरीय बिउ बिजनको अभाव तथा आत्मनिर्भर नहुनु
- सहूलियत दरमा सहज कृषि ऋण प्राप्त नहुनु
- उत्पादनको आधारमा बिमा लागु नहुनु
- आधुनिक प्राबिधि तथा प्राबिधिकको समस्या
- प्राकृतिक प्रकोप - असिना, हावा, हुरी, बाढी तथा बन्य जन्तुले पार्ने क्षति
- शीत भण्डारको अभाव
- यान्त्रिकरण समस्या, चर्को भाडा दर
- उपयुक्त मलको अभाव
- कृषि योग्य जमिनमा एकीकृत सम्पत्ति कर अरु जग्गा सरह हुनु
- संकलन केन्द्र तथा ढुवानी सेवा नहुनु
- सिचाइको अभाव
- लागत अनुसारको मूल्य नपाउनु
- उपयुक्त क्षेत्रमा कृषि बजार नहुनु
- कृषि पेशा सम्मानित नहुनु
- बास्तबिक कृषकले सरकारी अनुदान नपाउनु

#### समस्याका समाधानहरु

- भुमि बैंक खाडा गरि उत्पादक कृषक समूह / उधमिलाइ वितरण गर्नुपर्ने
- स्थानीय स्तरमा बिउ उत्पादन गर्नुपर्ने
- कृषि ऋण सहज र सरल रुपमा हुनुपर्ने तथा कृषि फर्म धितोमा ऋण उपलब्ध हुनुपर्ने
- उत्पादनाका आधारमा बालि बिमा लागु गर्नुपर्ने
- आधुनिक प्राबिधि तथा प्राबिधिक उपलब्ध हुनुपर्ने
- प्राकृतिक प्रकोप तथा बन्य जन्तुहरु बाट हुने क्षतिको क्षति पूर्ति हुनुपर्ने
- उपयुक्त तथा आवश्यक परेका स्थानमा संकलन केन्द्र, शीत भण्डार हुनुपर्ने
- उन्नत बिउ, मल तथा कृषि औजार गुणस्तरीय सहज र सुलभ रुपमा उपलब्ध हुनुपर्ने
- सिचाइको ब्यबस्था हुनुपर्ने
- लागतको आधारमा उचित मूल्य निर्धारण हुनुपर्ने
- उपयुक्त ठाउमा बजारिकरण गर्न गाडीको व्यवस्था हुनुपर्ने

#### थोक बजारका समस्याहरु

- बजारीकरण मा सरकारी निकायको चासो कम हुनु
- स्थानीय रुपाम ब्यबसायिक उत्पादन नहुदा अन्य ठाउ बाट आयात गर्नुपर्ने
- कमजोर सडक संजाल
- हर्बेस्टिंग, ग्रेडिंग, प्याकेजिंग, लेबलिंग नभइकन बजारमा आइपुग्नु
- शीत भण्डारको ब्यवस्था नहुनु

- आयात गरिएको बस्तु संग प्रतिसपर्धा गर्न सक्ने गरि स्थानीय उत्पादन नहुनु
- बजारको माग अनुसार सन्तुलित उत्पादन नहुनु
- स्पष्ट कृषि नीति को अभावमा आयात तथा निर्यातमा असहजता हुनु
- कृषि बजारहरूको जग्गाको स्वामित्व कृषि मन्त्रालयको मातहतको निकायमा नहुनु
- ब्यबसायिको लगानी असुरक्षित हुनु
- कृषि उत्पादनको लागत मूल्य निर्धारण नहुनु
- उत्पादन स्थल वा आयात गर्ने स्थानमा बिषादी अवशेष को चेक जाच नहुनु
- थोक कृषि व्यवसायीलाई सुलभ कृषि कर्जा उपलब्ध नहुनु
- मूल्य शृंखलाको मुख्य पात्र थोक व्यवसायीलाई बिचौलिया र दलाल जस्ता शब्दले हतोत्साही बनाइनु

### खुद्रा ब्यापारिका समस्याहरू

- थोक बिक्रेताबाट सामान ल्याएर खुद्रा बिक्रि गर्दा तौल घट्नु
- उपभोक्ताले सामान छान्दा खेरि नाश हुनु वा बिग्रनु
- सामानको गुणस्तर नहुनु, प्याकेजिंग नहुनु
- सामान १ दिनमा नबिक्ने हुदा तौल घट्ने कुहिने गुणस्तर घट्ने
- सामान धेरै खेर जाने हुदा नाफा कम हुने
- मूल्य एकरूपता नहुनु
- सामानको गुणस्तर नहुदा उपभोक्तालाई बुझाउन गाह्रो, जस्तै २ केजी काउली जोख्दा १ केजी पात डाठ हुनु
- उपभोक्तालाई बजार मूल्य एक रुपता नहुदा बुझाउन गाह्रो हुने
- ब्यबसाय गर्न कृषि ऋण उपलब्ध नहुनु
- ढुवानीमा समस्या - १ क्यारेट सामान ल्याउद र १० क्यारेट ल्याउदा एकै भाडा
- आधिकारिक मूल्य सुची व्यवस्था नहुनु
- रिक्सा गाडीमा घर घरै सामान बेचन हिडाल्ने हुदा ब्यापार नहुनु ( सस्तोमा कमसल सामन बेच्ने )
- प्लास्टिक प्रयोगले वातावरण बिग्रने तथा बिक्रि मूल्य बढ्ने
- प्रांगारिक सामान भनेर अरु सामग्री बिक्रि वितरण गर्ने

### उपभोक्ताको समस्याहरू

- चाहेको समयमा चाहेको सामन उपलब्ध नहुनु
- उपभोक्ताले मार्केटमा राखेको सामना जसरि पनि किनिदिनुपर्ने वा नराग्रो भयो भनेर गुनासो गर्न नपाइने
- नाप तौलमा ठगि हुने
- जस्तो सामान पनि अर्गानिक भनेर बढी मूल्यमा बिक्रि वितरण गर्ने
- सामानको गुणस्तर र उत्पादन क्षेत्रमा बेमेल हुनु
- खपत गर्ने बस्तुको गुणस्तरको ग्यारेण्टी नहुनु
- कृषि खरिद बिक्रि गर्ने हरू सबै सुचिकृत नहुनु
- पसल पिच्छे वा ठाउ पिच्छे वा ब्याक्ति पिच्छे मूल्य फरक हुनु
- कृषि उपज सबै ठाउमा सहज रुपमा आपूर्ति नहुनु
- बिक्रि गर्न राखेको बस्तुको ग्रेडिंग नहुदा खाने कुरामा भन्दा नखाने कुरामा पैसा खर्च हुने
- सुनिश्चित र ब्यबस्थित रुपमा गुणस्तर बस्तुको बजार नहुनु